



JAGDULLA HYDROPOWER COMPANY LIMITED

जगदुल्ला हाईड्रोपावर कम्पनी लिमिटेड

विज्ञहरको सूचि (Roster) मा सुचीकृत हुन निवेदन दिने सम्बन्धी सूचना ।

प्रकाशित मिति : २०७८।०४।०३

यस कम्पनीद्वारा निर्माण गरिने विभिन्न जलविद्युत आयोजनाहरूको प्राविधिक, आर्थिक, सामाजिक र वातावरणीय पक्ष लगायत कम्पनीले सम्पादन गर्ने अन्य कार्यहरूको सिलसिलामा अध्ययन, अनुसन्धान, मुल्यांकन एवं विश्लेषण गर्ने कार्यका लागि सम्बन्धित विषयको विज्ञहरलाई सुचीकृत गरी परामर्श सेवा लिने/खरिद गर्ने उद्देश्यले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६(क) तथा जगदुल्ला हाईड्रोपावर कम्पनी लिमिटेडको खरिद विनियमावली, २०७७ को विनियम २५ बमोजिम मौजुदा सूचि अध्याबधिक गर्नु पर्ने भएकोले विज्ञहरको सूचि (Roster) तयार गर्ने सन्दर्भमा योग्यता पुगेका ईच्छुक व्यक्तिले निम्नासुरको विवरण सहित मिति २०७८।०४।०३ देखि यस कम्पनीमा आईपुग्ने गरी निवेदन दिनहुन यो सूचना प्रकाशित गरिएको छ ।

क) सुचीकृत गरिने विषय

Hydropower Engineer, Civil Engineer, Hydrologist, Structure Engineer, Dam Engineer, Geotechnical Engineer, Tunnel/Underground Engineer, Highway/Transportation Engineer, Mechanical Engineer, Electrical Engineer, Hydro-Mechanical Engineer, Electro-Mechanical Engineer, Cost Estimator, Geologist, Construction Planner, Contract Expert, Architect, IT (Software, Hardware, Network, Communication), Economic Analyst, Sociologist, Environmentalist, Financial Analyst, Management Expert, Legal Expert, Project Management Expert.

ख) योग्यता:

- १) सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि हासिल गरी सोही विषयमा निरन्तर रूपमा हालसम्म कार्यरत रही कम्तिमा १० (दश) वर्षको कार्य अनुभव भएको ।
- २) माथि उल्लेखित योग्यता पुगेका नेपाली नागरिक वा गैर आवश्यक नेपाली वा नेपालमा कार्य गर्न नेपाल सरकारबाट ईजाजत प्राप्त गरी कार्य गर्न सक्ने विदेशी नागरिक विज्ञ सूचीमा सुचीकृत हुन सक्ने छन् ।

ग) संलग्न गरिनु पर्ने कागजातहरू:

- १) व्यक्तिगत विवरण (Bio-data) दस्तखत सहित ।
- २) नेपाली नागरिकताको प्रतिलिपी (गैर आवश्यक नेपाली र विदेशीको हकमा राहदानीको प्रतिलिपी ।
- ३) स्थायी लेखा नम्बर वा मु.अ.कर दर्ता प्रमाणपत्रको छांयाप्रति (नेपाली नागरिकको हकमा) ।

घ) निवेदन बुझाउने स्थान र प्रकृया:

- १) उल्लेखित विषयहरू मध्ये आफू सुचीकृत हुन चाहेको विषय निवेदनमा स्पष्टरूपमा खुलाई तोकिए बमोजिमका आवश्यक कागजात सहित सोझै कम्पनीको कार्यालय वानेश्वर, काठमाडौंमा कार्यालय समयभित्र बुझाउन सकिनेछ वा कम्पनीको ईमेल: info@jhcl.com.np मा आवश्यक कागजात PDF Format मा पठाउन सकिनेछ ।
- २) योग्यता पुगेका व्यक्तिले एक वा सोभन्दा बढी विषयमा समेत निवेदन दिन सक्नेछन् ।

प्राप्त निवेदन उपर अध्ययन गरी विज्ञको सूचिमा समावेश गर्ने वा नगर्ने अन्तिम अधिकार कम्पनीमा सुरक्षित रहने छ। यस सम्बन्धी थप जानकारीको लागि कम्पनीको कार्यालय वानेश्वर, काठमाडौंमा कार्यालय समयभित्र सम्पर्क राख्न वा कम्पनीको फोन नं. ०१-४४७९२४२ वा ईमेल info@jhcl.com.np बाट जानकारी प्राप्त गर्न सकिनेछ ।